



विवरण

कार्यालयको नाम	सुचना अधिकारी नियुक्त		सुचना माग सम्बन्धमा						कैफिय			
	भए/नभएको	नाम, पद, ईमेल, मोबाईल र ठेगाना	यस अवधिमा सुचना माग भए नभएको	विषय र संख्या	सुचना दिए/नदिएको	सुचना समय	कार्यालय प्रमुखसँग उजुरी गरे/नगरेको	गरेको भए सुचना दिए/नदिएको		सुचना दिएको/दिन ईन्कार गरेको सम्बन्धी अभिलेख	स्वतः प्रकाश न गर्नुपर्ने विवरण प्रकाश न गरे/नगरेको	प्रकाशन गरेको माध्यम
नेाला सरकारी कील कार्यालय, प्याखाँची	भएको	सुनिता खनाल खरिदार सन्धिखर्क-१ हटारी Sunita.khanal88@gmail.com 9844750047	भएको	पुनरावेदन परे/नपरेको विषयमा निवेदन प्राप्त संख्या-२	दिएको	निवेदन प्राप्त भएकै दिन	नगरेको	-	-	गरेको	Website Facebook सुचना पाटी	नलिएको

(Signature)
हरिप्रसाद घिमिरे
न्यायाधिपता
(सहायक जिल्ला न्यायाधीश)



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्वतःप्रकाशन (Pro-active Disclosure)

२०७५ कार्तिक १ देखि २०७५ पौष मसान्तसम्म

१. जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीको स्वरूप र प्रकृति

नेपालको कानुनी इतिहासलाई हेर्दा नेपाल सरकार वैधानिक कानून, २००४ ले पहिलो पटक सरकारलाई राय सल्लाह पेश गर्न एउटा प्रधान कानुनी सल्लाहकार नियुक्ति गर्नसक्ने व्यवस्था गरे तापनि यो कानून कार्यान्वयन नै हुन सकेन। त्यसपछि नेपालको अन्तरिम शासन विधान, २००७ ले यस सम्बन्धमा कुनै व्यवस्था गरेन। वि.स. २००८ सालमा सरकारलाई कानुनी राय सल्लाह दिन कानुनी सल्लाहकारको आवश्यकता महसुस गरी कार्यकारिणी आदेशबाट तत्कालिन सरकारले कालीप्रसाद उपाध्यायलाई पहिलो एटर्नी जनरल नियुक्ति गर्यो। सो पश्चात कानुनी सल्लाहकारको अवधारणा सुरुवात भयो। प्रधान न्यायलय ऐन, २००८ मा भएको पहिलो संशोधनबाट एटर्नी जनरलको रूपमा महान्यायाधिवक्तालाई कानुनी राय दिने प्रमुख पदाधिकारीको रूपमा जिम्मेवारी तोकेको पाईन्छ। सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ जारी भएपछि मात्र कानुनी राय सम्बन्धी संरचनागत व्यवस्था भएको पाईन्छ। नेपालको संविधान, २०१९ को धारा ८० मा महान्यायाधिवक्तालाई राज्यको प्रमुख कानुनी सल्लाहकारको रूपमा राख्दै संवैधानिक एवम् कानुनी विषयमा राय सल्लाह दिनुपर्ने संवैधानिक कर्तव्य तोकेको थियो। यस पश्चात नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११०, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५ र नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ। महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालय मातहतका उच्च सरकारी वकील कार्यालय, विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालयहरूमा कार्यरत सरकारी वकीलहरूबाट प्रयोग हुदै आएको छ। यसका लागि जिल्ला तहमा जिल्ला सरकारी वकील कार्यालय, प्रदेश तहमा उच्च सरकारी



वकील कार्यालय र काठमाडौंमा विशेष सरकारी वकील कार्यालय स्थापना गरीएको छ। सरकारी वकील सम्बन्धी नियमावली २०५५ मा संविधानले महान्यायाधिवक्तालाई प्रदान गरेको काम कर्तव्य र अधिकार तोकिएको सर्तको अधिनमा रही प्रयोग तथा पालना गर्ने गरी मातहतका सरकारी वकीललाई प्रत्यायोजन गर्ने सक्ने संवैधानिक व्यवस्थालाई प्रष्ट पारेको छ। महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयका सरकारी वकीलले कानुनी राय प्रदान गर्ने अक्तियारीलाई यस नियमावलीमा समाहित गरिएको छ। सरकारी वकील कार्यालयको संगठनात्मक स्वरूप अदालतको स्वरूप र संरचनासँग तादात्म्य हुने गरी मिलाईएको छ। नेपालको संविधानले व्यवस्था गरेको अदालतको संरचना र सरकारी वकील कार्यालयको संरचना एकै रहेको छ। सो बमोजिम केन्द्रमा महान्यायाधिवक्ताको कार्यालय, एउटा विशेष सरकारी वकील कार्यालय, १८ वटा उच्च सरकारी वकील कार्यालय र ७७ जिल्लामा जिल्ला सरकारी वकील कार्यालयहरू रहेको छन। जसमध्ये जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँची पनि एक हो। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा स्थापना भई सञ्चालन हुदै आएको यस कार्यालयमा हाल प्रमुखको रूपमा राजपत्रांकित द्वितिय श्रेणीको जिल्ला न्यायाधिवक्ता, राजपत्रांकित तृतीय श्रेणीको सहायक जिल्ला न्यायाधिवक्ता र अन्य कर्मचारी सहित जम्मा ९ जनाको कुल स्वीकृत दरवन्दी रहेको छ। यस जिल्लामा नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको वहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानुनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकारहरू यस जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीबाट प्रयोग हुदै आएको छ।

अन्ततः यस कार्यालयले यस अर्घाखाँची जिल्लामा शान्ति सुव्यवस्था कायम गर्ने सम्बन्धमा जिल्ला भित्र हुने फौजदारी अपराध नियन्त्रण गर्नका लागि अपराधमा संलग्न त्यस्ता व्यक्तिहरूलाई कानुनी दायराभित्र ल्याई अपराधीलाई सजाय र पिडितलाई न्याय दिलाउने एवम कानुनी सचेतना मार्फत अपराध गर्न निरुत्साहित गरी अपराध रहित समाज निर्माण गर्ने कार्यमा सम्बद्ध निकायसँग सहयोग समन्वय र सहकार्य समेत गर्दै आएको छ।

२. जिल्ला सरकारी वकील कार्यालयको काम कर्तव्य र अधिकार

- मुलुकी फौजदारी संहिता ऐन, २०७४ को अनुसुची १ र २ भित्रका मुद्दामा अनुसन्धान तहकिकात पश्चात अनुसन्धान अधिकृतबाट प्राप्त हुन आएको मिसिल अध्ययन गरी मुद्दा चल्ने नचल्ने निर्णय गरी अदालत तथा अन्य निकायमा अभियोग पत्र दायर गर्ने।
- अनुसन्धान अधिकृतबाट संकलित सबुद प्रमाणहरूको मूल्याङ्कन गर्ने।





- मुद्दा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई आवश्यक निर्देशन दिने।
- सरकार वादी हुने देवानी मुद्दा चल्ने नचल्ने निर्णय गरि मुद्दा चल्ने देखिएमा फिराद पत्र दायर गर्ने।
- नेपाल सरकार वादी हुने मुद्दामा वहस पैरवी गर्ने ।
- साक्षी परीक्षण गर्ने,
- निवेदन, पुनरावेदन सम्बन्धी काम गर्ने ,
- नेपाल सरकारको हक हित र सरोकार निहित रहेको मुद्दा, संघिय कानून बमोजिम स्थापित कार्यालयहरू तथा त्यस्ता कार्यालयहरूमा कार्यारत रहदाको बखत आफ्नो कार्य सम्पादनको क्रममा संघिय निजामती कर्मचारीले गरेको कुनै पनि कामको सम्बन्धमा त्यस्ता कर्मचारी उपर परेको मुद्दामा त्यस्ता कार्यालय र कर्मचारीको तर्फबाट लिखित जवाफ पेश गर्ने, प्रतिनिधित्व वा वहस पैरवी गर्ने ।
- जिल्ला स्थित कुनै सरकारी कार्यालय वा सो कार्यालयको प्रमुखले मागेको कुनै कानुनी प्रश्नमा कानुनी राय दिने।
- सरकारी वकिलले सम्पादन गर्ने गरी कानून बमोजिम तोकिएका अन्य व्यावसायिक कार्य गर्ने।

३. जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीको स्वीकृत दरबन्दी विवरण र कार्या विवरण

क्र. सं.	पद	श्रेणी/तह	सेवा	समूह	दरबन्दी संख्या	पदपुर्ति	कैफियत
१	जिल्ला न्यायाधिवक्ता	रा.प.द्वितीय	न्याय	सरकारी वकील	१	१	
२	सहायक जिल्ला न्यायाधिवक्ता	रा.प. तृतीय	न्याय	सरकारी वकील	१	१	
३	नायब सुब्बा	रा.प. अन.प्रथम	न्याय	सरकारी वकील	१	१	काजमा गएको
४	खरिदार	रा.प.अन.द्वितीय	न्याय	सरकारी वकील	१	-	रिक्त (काजमा आएको)
५	सहायक कम्प्युटर अपरेटर	रा.प.अन.द्वितीय	विविध	-	१	-	करार
६	हलुका सवारी चालक	श्रेणी विहीन	-	-	१	१	करार
७	कार्यालय सहयोगी	श्रेणी विहीन	प्रशासन	सामान्य प्रशासन	३	३	२ जना करार
	जम्मा				९	७	

शाखागत कार्यविवरण

क) मुद्दा शाखा

- जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान तहकिकात सम्पन्न भई प्राप्त हुन आएका मिसिलहरू रुजु गरी मिसिल प्राप्त गर्ने ।





- मुद्दा चलने नचल्ने निर्णयको लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने।
- मुद्दा चलने निर्णय भएमा अभियोग पत्र तयार गर्ने कार्यमा सहयोग गर्ने।
- अर्घाखाँची जिल्ला अदालत र अन्य निकायबाट बयान आदेश तथा बकपत्र लगायतका कागजातहरूको नक्कल झिकाउने।
- जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान तहकिकात सम्पन्न भई प्राप्त हुन आएका भवितव्य ज्यान लगायतका मिसिलहरू रुजु गरी निर्णयको लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने।
- फैसला तथा पुनरावेदनको प्रतिलिपी प्राप्त गरी सफलको हकमा लगत कट्टा गरी अभिलेख जनाउने र पुनरावेदनको हकमा पुनरावेदन मस्यौदा तयारीको लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने।
- मुद्दासँग सम्बन्धित पक्षले मुद्दा सम्बन्धी माग गरेको विवरण उपलब्ध गराउने।
- कुनै मुद्दाको जाहेरी पर्न आएमा कार्यालय प्रमुखको निर्देशनमा जाहेरी दर्ता गर्ने।
- मुद्दा सम्बन्धी सम्पूर्ण विवरण सम्बन्धित दायरीहरूमा अभिलेख राख्ने।
- मिसिल तथा दायरीहरू सुरक्षितसाथ राख्ने।
- साप्ताहिक तथा दैनिक पेशी रुजु गरी कार्यालय प्रमुखलाई जानकारी गराउने।
- मुद्दाको मासिक प्रतिवेदन तयार गरी तालुक कार्यालयमा पठाउने।
- तोकिएबमोजिम अन्य कार्य गर्ने।

ख) दर्ता चलानी शाखा

- विभिन्न निकाय कार्यालय तथा व्यक्तिबाट प्राप्त हुन आएका चिठीपत्र तथा कागजात रुजु गरी कार्यालय प्रमुख समक्ष पेश गरी तोक लागे पछि दर्ता गर्ने।
- कार्यालयबाट विभिन्न निकाय कार्यालय तथा व्यक्तिलाई पठाउनु पर्ने चिठीपत्र कागजातहरू चलानी गरी पठाउने।
- कार्यालयमा प्राप्त भएका चिठीपत्रहरूको आवश्यक कारवाहीको लागी सम्बन्धीत फाँटमा पेश गर्ने र सुरक्षित राख्ने।
- कार्यालयबाट बाहिरिएका चिठीपत्रहरूलाई सुरक्षितसाथ राख्ने।

ग) लेखाशाखा

- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त अक्तियारी आम्दानी बाध्ने।
- खर्च शिर्षक अनुसार आवश्यक रकम खर्च गर्नका लागी गोश्वरा भौचर र भुक्तानी आदेश तयार गरी स्वीकृतीका लागी कार्यालय प्रमुख समक्ष पेश गर्ने।





- स्वीकृत भुक्तानी आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाई निकाशा लिने र खर्च गर्ने।
- मासिक रूपमा खर्चको फाँटवारी तयार गरी को.ल.नि.का. र तालुक कार्यालयमा पठाउने ।
- धरौटी रकम कट्टा गर्ने, खातामा जम्मा गर्ने कार्य सम्पन्न भए पश्चात फिर्ता तथा सदर स्याहा गर्ने र सोको फाँटवारी तयार गरी प्रतिवेदन गर्ने।
- लेखासँग सम्बन्धीत कागजातहरू/श्रेस्ता सुरक्षित राख्ने ।
- कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नियमित/चौमासिक आन्तरिक लेखा परिक्षण गराउने।
- महालेखा परिक्षकको कार्यालयबाट खटि आएको टोलीबाट अन्तिम लेखा परिक्षण गराउने।
- लेखा परिक्षणबाट वेरुजु देखिन आएमा सम्परिक्षण गराउने तथा फछ्यौट गर्ने।
- आवश्यक अन्य कार्यहरू गर्ने।

घ) प्रशासन शाखा

- हाजिरी काज तथा विदाको अभिलेख राख्ने।
- कार्यालय प्रमुखको निर्देशनमा नियमित स्टाफ मिटिङ गराउने ।
- कार्यालयमा सरसफाईको प्रबन्ध गर्ने।
- तोकिएबमोजिम कर्मचारीहरूको खटनपटन गर्ने।
- वार्षिक कार्ययोजना प्रगती प्रतिवेदन पठाउने।
- तालुक कार्यालयबाट भएका पत्र परिपत्रहरूको कार्यन्वयन गर्ने।
- कर्मचारीहरूको व्यक्तिगत विवरण सुरक्षित साथ राख्ने।
- कर्मचारीहरूको का.स.मु. फाराम भरी भराई तालुक कार्यालयमा पठाउने।
- समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन सम्बन्धी प्रबन्ध गर्ने ।
- तोकिएका अन्य कार्यहरू गर्ने।

ङ) अभिलेख शाखा

- कार्यालयमा रहेका चालु मिसिलहरूको नम्बर अनुसार सिलसिला मिलाई राख्ने।
- समय समयमा मिसिल अपडेट गरिराख्ने ।
- अन्तिम फैसला भएका र तालुक कार्यालयबाट अन्तिम निकासा भई आएका मिसिलहरू कम्प्युटरमा अभिलेख राख्न लगाई उक्त मिसिल सम्बन्धित दराज वा ज्याकमा सुरक्षित साथ राख्ने।





- खोजेको वखत तुरुन्त प्राप्त गर्ने, सकिने गरी मिसिल राख्ने।

च) जिन्सी शाखा

- कार्यालयमा आवश्यक पर्ने खर्च भई जाने र नजाने सामानहरूको खरिद आदेश भरि कार्यालय प्रमुखबाट स्वीकृत गराई माल सामान खरिद गर्ने।
- खरिद आदेश वमोजिम प्राप्त हुन आएका मालसामान रुजु गरी जिन्सी खातामा आम्दानी बाँध्ने।
- कार्यालयका सम्पूर्ण जिन्सी मालसामानको संरक्षण र रेखदेख गर्ने।
- कार्यालयका सामानहरूको निरिक्षण गराई मर्मत गर्नुपर्नेलाई मर्मत गर्ने, काम नलाग्ने बेकम्बा सामानहरू लिलाम बिक्री तथा मिन्हा गर्ने।
- जिन्सी निरिक्षण फारम भरी प्रतिवेदन तयार गर्ने।

छ) पिडित मैत्री कक्ष

- विशेषत महिला बालबालिका, अपाङ्गता भएका र जेष्ठ नागरिकहरूको लागी छुट्टै कक्ष/ कोठाको व्यवस्था रहेको छ।
- यस कक्षमा कुनै पनि अपराधबाट पिडित त्यस्ता व्यक्तिहरूलाई आनन्द र सुरक्षित महसुस होस भन्ने मनसायले त्यस्ता व्यक्तिहरूलाई आराम गर्ने, टि.भी. हेर्ने, ईन्टरनेट चलाउने लगायत सुविधाहरू रहेका छन्।
- पिडित महिला तथा बालबालिकाहरूलाई अपराध सम्बन्धमा सोधपुछ गर्नु पर्ने भएमा उक्त कक्षमै कार्यालयको महिला कर्मचारीबाट सोधपुछ गर्ने।

ज) कम्प्युटर शाखा

- कम्प्युटरमा मुद्दाहरूको ईन्ट्री गर्ने (Case Management System)
- अभियोगपत्र पुनरावेदन, निवेदन, टाईप गर्ने।
- फैसला भएका वा तालुक कार्यालयबाट अन्तिम निकाशा भई आएका मुद्दाहरूको अभिलेख जनाउने।
- अन्य पत्रहरू टाईप गर्ने।
- तोकिएका अन्य कार्य गर्ने।

४. जिल्ला सरकारी वकील कार्यालयबाट प्रदान गरिने सेवाहरू





- क) कानुनी राय दिने
- ख) बयान लिने
- ग) मुद्दा चलने नचलने निर्णय गर्ने,
- घ) बकपत्र गराउने,
- ङ) निवेदन/पुनरावेदन गर्ने,
- च) प्रतिरक्षा गर्ने,
- छ) निर्देशन दिने,
- ज) गुनासो व्यवस्थापन गर्ने,
- झ) सेवा प्रवाह जानकारी तथा सुचना दिने,
- ञ) जाहेरी/ निवेदन दर्ता गर्ने।
- ट) कानुनी सचेतना अभिवृद्धि:- यसका लागी समुदायमा सरकारी कवील कार्यक्रम सञ्चालन।

५. जिल्ला सरकारी वकील कार्यालयका सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाको नाम	जिम्मेवार अधिकारी
१	मुद्दा शाखा	सुनिता खनाल
२	प्रशासन शाखा	
३	लेखा शाखा	
४	जिन्सी शाखा	
५	दर्ता चलानी	राजेन्द्र पन्थी
६	कम्प्युटर शाखा	
७	अभिलेख शाखा	पदम बहादुर के.सी.

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधी

-सेवा प्राप्त गर्न कुनै पनि दस्तुर नलाग्ने र सेवा प्राप्त गर्ने अवधी नागरिक बडापत्रमा उल्लेख भए बमोजिम हुने।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी





क) निर्णय गर्ने प्रक्रिया

- सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४
- कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- मुलुकी देवानी (संहिता) ऐन, २०७४
- मुलुकी देवानी कार्यविधि नियमावली, २०७५
- मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) सम्बन्धी नियमावली, २०७५
- कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५
- मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
- नेपालको संविधान, २०७२
- विशेष ऐनहरू:- मानव वेचविखन, लागु औषध नियन्त्रण, सवारी तथा यातायात ब्यवस्था सम्बन्धी ऐन,
- अन्य विशेष नियमावली, निर्देशिका परिपत्र आदि।

ख) निर्णय गर्ने अधिकारी

- जिल्ला न्यायाधिवक्ता
- सहायक जिल्ला न्यायाधिवक्ता

ग) निर्णय उपर उजुरी सुन्ने अधिकारी

- जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता /सरकारी वकील

घ) सम्पादन गरेको कामको विवरण

- नियमित दैनिक रुपमा कार्य सम्पादन गर्ने कार्यलाई नियमित रुपमा गर्ने गरिएको ,
- नियमित रुपमा कानूनले तोकिएको म्याद भित्र मुद्दाको अभियोजन गर्ने गरिएको।
- अनुसन्धान गर्ने निकायहरूलाई अनुसन्धान सम्बन्धमा निर्देशन दिने काम भएको,
- अनुसन्धान प्रतिवेदन प्राप्त पश्चात मुद्दा चल्ने निर्णय गर्ने अवस्थामा सम्बन्धित निकायमा अभियोग पत्र तयार गरी पेश गर्ने गरिएको,
- नियमित दैनिक रुपमा न्यायिक अर्ध न्यायिक निकायहरूमा वहस पैरवी गर्ने, प्रतिरक्षा गर्ने कार्य गरिएको,
- न्यायिक अर्ध न्यायिक निकायहरूमा साक्षी परिक्षण गर्ने कार्य गरिएको,
- आवश्यकता अनुसार कानूनी राय सल्लाह माग भई आएका निकायहरूलाई कानूनी राय सल्लाह प्रदान गर्ने गरिएको,
- निर्माणधिन भवनको रेखदेख गर्ने गरिएको।
- समुदायमा सरकारी वकिल कार्यक्रम मार्फत जनतामा जनचेतना अभिवृद्धि गराउने कार्य गर्दै आएको,





- जिल्ला स्थित कार्यालय प्रमुखहरूसँग नयाँ कानूनी व्यवस्थाका सम्बन्धमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको,
- जिल्ला स्थित पत्रकारहरूसँग सरकारी वकिल कार्यालयको काम कारवाही र यसको महत्व तथा सरकारी वकिल सम्मेलनबारे जानकारी गराउने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको ,
- महान्यायाधिवक्ताको कार्यालयले तोकिएको सीमा भित्र रही खर्च गर्ने गरिएको।

१०) सुचना अधिकारी र प्रमुखको नाम र पद

क) कार्यालय प्रमुख:

- नाम: हरिप्रसाद घिमिरे (९८५७०६६४०५)
- पद: सहायक जिल्ला न्यायाधिवक्ता

ख) सुचना अधिकारी

- नाम: सुनिता खनाल (९८४४७५००४७)
- पद: खरिदार

११) ऐन, नियम, विनियम र निर्देशिकाको सूची


- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
- कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- मुलुकी देवानी (संहिता) ऐन, २०७४
- मुलुकी देवानी कार्यविधि नियमावली, २०७५
- मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) सम्बन्धी नियमावली, २०७५
- कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५
- मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
- नेपालको संविधान, २०७२
- अन्य विशेष कानूनहरू नियमावली, निर्देशिका परिपत्र आदि।

१२) आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

- चालु आ.व. २०७५/०७६ को जम्मा आम्दानी १५२१००००।-, जम्मा खर्च ३५५०२३९, बाँकी रकम रु. ११६५९७६१।-
- लेखा परिक्षणबाट वेरुजु: नभएको।

१३) तोकिए बमोजिमका अन्य विवरण:

१४) अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम/ आयोजना सञ्चालन गरेको भए सोको विवरण





- यस कार्यालयको भवन निर्माणाधिन अवस्थामा रहेको।
- अन्य कार्यक्रम केही नरहेको।

१५) सार्वजनिक निकायको वेवसाईट भए सोको विवरण

- यस कार्यालयको वेवसाईट www.ag.gov.np मा महान्यायाधिवक्ताको कार्यालयको वेवसाईट खुल्छ र त्यसको माथिल्लो दायाँ साईटमा "सिंहदरवार परिसर बाहिर"मा क्लिक गरेपछि अर्को पेज खुल्छ र त्यसमा "जिल्ला सरकारी वकील कार्यालयहरु" भन्नेमा क्लिक गरेपछि "जिल्ला सरकारी कार्यालय अर्घाखाँची" खोजी हेर्न सकिनेछ।

१६) सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, रिण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

- यस कार्यालयले उल्लेखित विवरण केही नलिएको/नगरेको

१७) सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगती प्रतिवेदन

- यस कार्यालयको नयाँ भवन निर्माणाधिन अवस्थामा रहेको र हालसम्ममा लगभग ६०/६५ प्रतिशत कार्य सम्पन्न भई सकेको।

१८) सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सुचना संरक्षण गर्न तोकिएको समयावधि।

- नभएको

१९) सार्वजनिक निकायमा परेको सुचना माग सम्बन्धी निवेदन र सो उपर सुचना दिएको विषय

- कसैले नमागेको

२०) सार्वजनिक निकायका सुचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण

- त्यस्तो कुनै नभएको।

२०६५/११/२०३
स. जिल्ला न्यायाधिवक्ता